



सूचनाको हक सम्बन्धि ऐन, २०६४ दफा ५ र
सूचनाको हक सम्बन्धि नियमावली, २०६५ को नियम ३ बमोजिम
सार्वजनिक गरिएको



२०७९ साल श्रावण देखि चैत्र मसान्त सम्म^१
सम्पादित प्रमुख क्रियाकलापहरु
स्वतः प्रकाशन (Pro-active Disclosure)



तादी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
खरानीटार, नुवाकोट
बागमती प्रदेश, नेपाल



२०७९ चैत्र २५

विषयसूची

क्र.सं.	विवरण	पेज नं
१.	गाउँपालिकाको स्वरूप र प्रकृति:	1
२.	गाउँपालिकाको काम, कर्तव्य र अधिकार:.....	3
३.	गाउँपालिकाको कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण:.....	4
४.	गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:.....	24
५.	सेवा प्रदान गर्ने निकायको शाखा, जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख:.....	31
६.	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:	32
७.	निर्णय गर्ने प्रक्रिया र अधिकारी.....	34
८.	निर्णय उपर उजुरी सुन्ने अधिकारी.....	34
९.	तादी गाउँपालिकाले सम्पादन गरेको कामको विवरण	34
१०.	सूचना अधिकारी र प्रमुखको नाम र पद.....	35
११.	आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण:.....	36
१२.	ऐन, नियम, विनियम वा निर्देशिकाको सूचीहरु	39
१३.	तोकिए बमोजिमका अन्य कार्यहरु	39
१४.	कार्यालयको वेबसाईट, सामाजिक सञ्जाल र सम्पर्क विवरण:.....	54
१५.	सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धि विवरण	54
१६.	सार्वजनिक निकायले संचालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन.....	54
१७.	सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि	54
१८.	सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण..	54
१९.	सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएको वा हुने भएको भए सोको विवरण.....	54
२०.	केही तस्विरहरु.....	४२




सूचनाको हक सम्बन्धि ऐन, २०६४ दफा ५ को उपदफा (३) र (४) र सूचनाको हक सम्बन्धि नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

आ.व. २०७९/०८० (२०७९ साल श्रावण देखि चैत्र मसान्त सम्मको

१. गाउँपालिकाको स्वरूप र प्रकृतिः

नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन २२ गतेको निर्णय तथा फागुन २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार तादी गाउँपालिका बागमती प्रदेश अन्तर्गत पर्ने नुवाकोट जिल्लाका १२ वटा स्थानीय तह मध्ये एक गाउँपालिका हो। यस गाउँपालिकाको नामाकरण एक प्रसिद्ध धार्मिक स्थल तादी खोलाको नामबाट राखिएको हो। यस गाउँपालिकाको पूर्वमा दूचेश्वर गाउँपालिका, पश्चिममा सूर्यगढी गाउँपालिका, उत्तरमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाका र दक्षिणमा नुवाकोट जिल्लाकै पञ्चकन्या गाउँपालिका रहेको छ। नुवाकोट जिल्लाको सदरमुकाम विदुर देखि यस गाउँपालिकाको केन्द्रसम्मको दुरी करिव २० कि.मि. रहेको छ। साविकका ५ वटा गा.वि.स. हरु खरानीटार, नर्जामण्डप, रालुकादेवि, सुन्दरादेवि र उर्लेनि समेटिएको छ। नयाँ संरचना अनुसार यस तादी गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन्।

यस गाउँपालिकाको क्षेत्रफल ६९.७९ वर्ग कि.मि रहेको छ। यस गाउँपालिका समुन्द्र सतहबाट करीब ५०० मिटर देखि करीब २५०० मिटर उचाईसम्म रहेको समग्र नुवाकोट जिल्लाको हावापानीको झलक दिने भौगोलिक विविधता रहेको स्थानीय तहको रूपमा चिन्न सकिन्छ। यस गाउँपालिकाको जनसंख्या १५९३३ रहेको छ। यस क्षेत्रको ८० प्रतिशत भाग भिरालो तथा पहाडी भाग रहेको छ भने बाँकी २० प्रतिशत बेंसी तथा मैदान रहेको छ।



चित्र नं १: तादी गाउँपालिकाको स्रोत नक्सा

तालिका: १.१ गाउँपालिकाको संक्षिप्त जानकारी

समावेश भएका साविक गावसहरू	खरानीटार, नर्जमण्डप, रालुकादेवि, सुन्दरादेवि र उर्लेनि	स्वीकृत केन्द्र: खरानीटार
क्षेत्रफल	६९.७९ वर्ग कि.मी.	
केन्द्र	तादी-३, खरानीटार	
वडा संख्या	६	
सीमाना		
पूर्व	नुवाकोट जिल्लाको दूध्चेश्वर गाउँपालिका	
पश्चिम	नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका	
उत्तर	रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका	
दक्षिण	नुवाकोट जिल्लाकै पञ्चकन्या गाउँपालिका	

स्रोत: नेपाल सरकार, नेपाल राजपत्र २०७३ फागुन २७ गते संख्या ५८



जनसंख्या सहित घरपरिवारको संख्या

स्रोत : राष्ट्रिय जनगणना, २०७८

वडा	घर परिवारको संख्या	जनसंख्या			घरपरिवारको औषत आकार	लैंडगक अनुपात
		जम्मा	पुरुष	महिला		
1	733	2988	1500	1488	4.08	100.81
2	706	2744	1377	1367	3.89	100.73
3	863	3393	1698	1695	3.93	100.18
4	600	2453	1250	1203	4.09	103.91
5	629	2335	1143	1192	3.71	95.89
6	493	2020	979	1041	4.10	94.04
जम्मा	4024	15933	7947	7987	3.96	99.51

२. गाउँपालिकाको काम, कर्तव्य र अधिकारः

- गाउँ प्रहरीको व्यवस्था
- सहकारी संस्थाको नियमन
- एफ.एम. सञ्चालन
- स्थानीय कर, सेवा शुल्क तथा दस्तुर
- स्थानीय सेवाको व्यवस्थापन
- स्थानीय तथ्याङ्क र अभिलेख संकलन
- स्थानीयस्तरका विकास आयोजना तथा परियोजना
- आधारभूत र माध्यमिक शिक्षा
- आधारभूत स्वास्थ्य र सरसफाई
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाई
- गाउँसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- स्थानीय अभिलेख व्यवस्थापन
- कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
- जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
- बेरोजगारको तथ्याङ्क संकलन
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
- खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा



- विपद् व्यवस्थापन
- जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

३. गाउँपालिकाको कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरणः

क) तादी गाउँपालिकाको दरबन्दी तेरिज

क्र.सं.	पद	तह	सेवा	समुह	उपसमुह	स्वीकृत दरबन्दी	अन्य सेवाबाट प्रमाणीकरण हुने दरबन्दी	रिक्त दरबन्दी	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृत	रा.प.तृतीय	प्रशासन	सा.प्र		१			
२	ईन्जीनियर	६/७/८ औ	ईन्जीनियर	सिभिल		१		१	
३	अधिकृत	६/७/८ औ	शिक्षा	शि.प्रशासन		१			
४	अधिकृत	६/७/८ औ	प्रशासन	लेखा		१		१	
५	अधिकृत	६ औ	प्रशासन	सा.प्र		२		२	
६	आ.ले.प	५ औ	प्रशासन	लेखा		१		१	
७	सहायक	५ औ	प्रशासन	सा.प्र		४		३	
८	क.अ.	५ औ	विविध			१			
९	लेखा सहायक	५ औ	प्रशासन	लेखा		१			
१०	प्रा.स.	५ औ	शिक्षा	शि.प्र		१			
११	हे.अ	५/६ औ	स्वास्थ्य	हे.ई		१			
१२	सव इन्जीनियर	५ औ	ईन्जीनियर	सिभिल		१			
१३	अ.सव.ई.	चौथो	ईन्जीनियर	सिभिल		१			
१४	स.म.वि.नि	चौथो	विविध			१		१	
१५	खा.पा.स.टे	चौथो	ईन्जीनियर	सिभिल		१		१	
कार्यालय तर्फ जम्मा						१९		११	

वडा कार्यालय तर्फ

१	सहायक	५ औ	प्रशासन	सा.प्र		१		१	
२	सव.ई.	५ औ	ईन्जीनियर	सिभिल		२		२	
३	सहायक	चौथो	प्रशासन	सा.प्र		५	५	१	
४	अ.सव.ई.	चौथो	ईन्जीनियर	सिभिल		४		१	
वडा कार्यालय तर्फ जम्मा					१२	५	५		
कल जम्मा					३१	५	१८		



(नोट: कृषि, पशु सेवा र स्वास्थ्य सेवा बाहेकका दरबन्दी संरचना)

कार्यालय तर्फ करारमा कार्यरत कर्मचारी संख्या: २३ जना (कार्यालय सहयोगी समेत)

वडा कार्यालय तर्फ करारमा कार्यरत कर्मचारी संख्या: ११ जना (कृषि र पशु प्राविधिक सहित)

वडा कार्यालयमा र गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत सहयोगीहरूको जम्मा संख्या: १२ जना (स्थायी श्रेणीविहिन)

ख) खरानीटार गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण

गाउँपालिका अन्तर्गतका वडा कार्यालयका कर्मचारीहरूको विवरण					
क्र.सं.	कर्मचारीको नामथर	पद	सेवा/ समुह	सम्पर्क नं.	कैफियत
१	प्रमेश नेपाल	१. नं. वडा सचिव		९८४९३२४९०६	स्थायी
२	नकुल कुमार ओझा	२. नं. वडा सचिव		९८६१४६९९८६	स्थायी
३	दुर्गा प्रसाद तिवारी	३. नं. वडा सचिव		९८४२७५२३३१	स्थायी
४	सज्जन घिमिरे	४. नं. वडा सचिव		९८४९६७९७७५	स्थायी
५	कृष्ण बहादुर तमाङ	५. नं. वडा सचिव		९८४९४२२६०४	स्थायी
६	उमेश प्रसाद खनाल	६. नं. वडा सचिव		९८४९५५६९३९	स्थायी
७	राम बहादुर श्रेष्ठ	कार्यालय सहयोगी ३ नं. वडा		९८४०५६३६४६	स्थायी
८	पदम बहादुर थापा	कार्यालय सहयोगी २ नं. वडा		९८६९३८९२८०	अस्थायी
९	पुष्प बहादुर थापा	कार्यालय सहयोगी ४ नं. वडा			स्थायी
१०	कामि सिंह तमाङ	कार्यालय सहयोगी १ नं. वडा			स्थायी
११	समिर खनाल	कार्यालय सहयोगी ६ नं. वडा		९८४९५७९६१४	अस्थायी
१२	गंगा अधिकारी	कार्यालय सहयोगी ५ नं. वडा		९८४९८५५६६२३	करार
१३	चित्र कुमार तमाङ	सहायक कम्प्युटर अपरेटर वडा नं. १		९८४९७६२७४४	करार गाउँपालिका
१४	भावना खनाल	सहायक कम्प्युटर अपरेटर वडा नं. २		९८४०३१६८७९	करार गाउँपालिका
१५	चन्द्रका दाहाल	सहायक कम्प्युटर अपरेटर वडा नं. ३		९८४९०९९९९४	करार गाउँपालिका
१६	राजेन्द्र पाठक	सहायक कम्प्युटर अपरेटर वडा नं. ४			करार गाउँपालिका
१७	सुमिक्षा तमाङ	सहायक कम्प्युटर अपरेटर वडा नं. ५		९७४६४७९९६५	करार गाउँपालिका
१८	रामचन्द्र खनाल	सहायक कम्प्युटर अपरेटर वडा नं. ६		९८५९९७८४९५	करार गाउँपालिका

क्र.सं.	कर्मचारीको नामथर	पद	सेवा/समुह	सम्पर्क नं.	कैफियत
१	खेमराज छिनाल	प्रमुख प्रशासकीय अधिकृत	प्रशासन	९८५९२३०९५३	स्थायी
२	विनोद राज खरेल	स्वास्थ्य संयोजक	स्वास्थ्य	९८४२२३०२३९	स्थायी
३	रामचन्द्र कार्की	शिक्षा अधिकृत	शिक्षा /प्रशासन	९८५९०७४१४९	स्थायी
४	अर्जुन प्रसाद अधिकारी	लेखापाल	लेखा	९८५९७२७०९	स्थायी
५	दिपेश भण्डारी	लेखापाल	लेखा	९८५९३११२६४	स्थायी
६	विरोचन खनाल	ना.सु	प्रशासन/योजना	९८४९४४८५४६ ९८५९३११२६२	स्थायी
७	महेन्द्र कुमार श्रेष्ठ	सहायक पाँचौ	स्टोर शाखा	९८४९६७१७७५	स्थायी
८	विकिन सुवाल	सव.ई	सिभिल/ इंजिनियरिङ	९८४९८३९२०७	स्थायी
९	सूजना दुवाल	सव.ई	सिभिल/ इंजिनियरिङ	९८४९१७८१४५	स्थायी
१०	सरु खोटेजा	अ.सव.ई	सिभिल/ इंजिनियरिङ	९८४९७४६७९३	स्थायी
११	धन बहादुर रावत	अ.सव.ई	सिभिल/ इंजिनियरिङ	९८४२३५१२०४	स्थायी
१२	पुरुषोत्तम वाग्ले	सूचना प्रविधि अधिकृत		९८६१२९७७४२	करार (गाउँपालिका,
१३	सन्तु लामा	इंजिनियर	सिभिल	९८५९१०६७८२	करार (गाउँपालिका)
१४	सावित्री खनाल	रोजगार संयोजक		९८४३२२५६०५	करार
१५	राजेश श्रेष्ठ	स.कम्प्युटर अपरेटर	विविध	९८४९९९१५००	करार (गाउँपालिका)
१६	शर्मिला थापा	कम्प्युटर अपरेटर	विविध	९८४९९४४४२९	करार (गाउँपालिका)
१७	रविना रिमाल	एम.आई.एस. अपरेटर		९८६११८२४७६	करार
१८	राजेन्द्र पाठक	हे.अ.		९८४३९१४७२९	करार
१९	दीपक सिटौला	शिक्षक			
२०	विमा कुमारी तमाङ	फिल्ड सहायक		९८६९२४६३७५	करार
२१	ईश्वर श्रेष्ठ	अ.सव.ई	सिभिल/ इंजिनियरिङ	९८४२७६८१८९	करार
२२	सिता खनाल	न्यायीक सहजकर्ता		९८६९६९८५३३	करार
२३	कृतिका भण्डारी	ना.प्रा.स.	कृषि प्राविधिक	९८४९०४५८९६	करार
२४	युवराज भण्डारी	ना.प्र.स्वा.प्रा.	पशु प्राविधिक	९८४९१४२७८८	करार
२५	केशब भेटुवाल	ना.प्रा.स.	कृषि प्राविधिक	९८४३४६९७९५	करार
२६	प्रदीप रिमाल			९८४९२४९८९९	करार
२७	रामचन्द्र देवकोटा	कृषि विज्ञ		९८५९२००४०३	करार
२८	बद्री पौडेल			९८६०९०४०९४	करार
२९	सन्तोषी लामा			९८४९९८६२६८	करार
३०	प्रकाश कंडेल	का.स.		९८४३९३७८५३	करार (गाउँपालिका)
३१	नारायण बानियाँ	का.स.		९८४००३५५१९	करार (गाउँपालिका) [6]

३२	शोभा चौलागाई	का.स.		९८०८०५१५७१	करार (गाउँपालिका)
३३	दिपेन्द्र उप्रेती	का.स.		९८६५३९४८७४	करार (गाउँपालिका)
३४	नारायण कपी कुस्ले	स्वीपर		९८४०९४५७८४	करार (गाउँपालिका)
३५	मीरा उप्रेती	का.स.		९८४३४३३४९९	करार
३६	दोर्जे तामाङ	ना.प्रा.स		९८४३६२९९७६	करार
३७	विष्णु भण्डारी	माटो परिक्षण		९८४९९४०७० ४	करार
३८	उपेन्द्र कुमाल	अमिन		९८४९९५६७२	

ग) कार्य विवरण

१. सामान्य प्रशासन शाखा

(क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- गाउँपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्धी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबद्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

(ख) सार्वजनिक खरिद तथा सम्पत्ति व्यवस्थापन

- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- गाउँपालिका भित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनिज, वनको विवरण सहितको अध्यावधिक अभिलेख
- गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अध्यावधिक अभिलेख
- गाउँपालिका स्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

(ग) स्थानीय तह, प्रदेश र संघ सँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय



- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
- जिल्ला समन्वय समितिसँगको समन्वय
- वडा तहसँगको सम्पर्क र समन्वय
- पत्राचार, सभा, समारोह, शिष्टाचार

(घ) नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नगर प्रहरी मार्फत देहायका कार्य सम्पादन गर्ने,
 - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
 - सम्पत्तिको संरक्षण,
 - गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
 - स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
 - नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
 - गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
 - स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
 - कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - विपद् व्यवस्थापनमा सहयोग,
 - अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
 - फूटपाथ व्यवस्थापन
 - निर्माण नियमन
 - गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

(ङ) न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन

- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन



(च) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तारसम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।

(छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
- बजार तथा हाट बजार व्यवस्थापन
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन ।

(ज) बैठक तथा विधायन

- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरूको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
- नीति, कानूनको प्रमाणीक प्रतिको संरक्षण, प्रकासनका लागि समन्वय
- विधायन सम्बन्धी अन्य कार्य

(झ) आन्तरिक लेखापरीक्षण



- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य

(ज) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण, आदि ।

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

२. राजश्व तथा आर्थिक प्रशासन शाखा

(क) राजश्व नीति तथा प्रशासन

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहाल विटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानुन, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन
- कानुन बमोजिम ढुंगा, गिटटी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बञ्जी जम्पिङ, जिपफ्लायर, व्याफिटिङ शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
- पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानुन बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय



- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

(ख) आर्थिक प्रशासन

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्य संचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- बेरुजू फछ्यौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय।

३. पूर्वाधार विकास तथा भवन नियमनशाखा

(क) सडक तथा यातायात व्यवस्था

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्ततिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्रायाक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच



- यातायात क्षेत्रमा वाताबरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

(ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,

(ग) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा, भू-उपयोग तथा वस्ती विकास

जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,

- प्रादेशिक मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्त्रेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

बस्ती विकास

- शहरीकरण, बस्ती विकाससम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकिकरण तथा जग्गा विकास र व्यवस्थापन
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन



- संघीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन

(घ) जलविद्युत, उर्जा, सडक वत्ती र सिंचाई

जलविद्युत, उर्जा र सडक वत्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वत्तीको व्यवस्था

सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

(ड) वातावरण, पर्यावरण एवं जलाधार क्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन

- स्वच्छ, तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- फोहरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- सार्वजनिक शौचालय व्यवस्थापन
- वातावरणीय जोखिम न्यूनीकरण



- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पानी मुहानको संरक्षण
- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम

(च) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

(छ) सार्वजनिक निजी साभेदारी

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबद्धन

४. आर्थिक विकास शाखा

(क) कृषि, पशुपन्थी तथा सहकारी

कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन



- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

पशुपन्छी

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्छी सम्बन्धी वीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन



- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रबर्द्धन, विकास र परिचालन ।

(ख) वन, भू-संरक्षण, बन्यजन्तु, जलाधार, जडीबुटी तथा जैविक विविधता

- वन, जङ्गल, बन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बर्द्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रबर्द्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, सङ्कलन, प्रबर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीउ बगैँचा स्थापना, व्यवस्थापन र प्रबर्द्धन
- नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रबर्द्धन
- बन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- बन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, बन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबर्द्धन, व्यवस्थापन

(ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण

उद्योग

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन



- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रबर्द्धन ।

खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- दुःज्ञा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीदुःज्ञा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- दुःज्ञा, गिटी, बालुवा, नुन, माटो, खरीदुःज्ञा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यबस्थापन
- भौगोर्भिक नक्सा प्रकाशन ।

(घ) रोजगार प्रबर्द्धन तथा गरिबी न्यूनीकरण

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

५. सामाजिक विकास शाखा

(क) आधारभूत तथा माध्यमिक शिक्षा



- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कासन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

(ख) खेलकूद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकूदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकूदको विकास र प्रवर्द्धन
- खेलकूद प्रतियोगिता आयोजना र सहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

(ग) आधारभूत स्वास्थ्य तथा सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि



- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधीको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधी र स्वास्थ्य उपकरणको खरीद, भण्डारण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

(घ) खानेपानी व्यवस्थापन

- स्थानीय खानेपानीसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

(ङ) लैंगिक समानता तथा सामाजिक सुरक्षा

लैंगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट

वालवालिका



- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रबन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, सञ्चालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन

युवा

- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

जेष्ठ नागरिक

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन

अपांगता भएका व्यक्ति र एकल महिला

- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपांगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला सम्बन्धी कार्य

(च) गैरसरकारी संस्थापरिचालन, समन्वय तथा नियमन

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन



- गुठी, कोष तथा अन्य ट्रष्टहरुको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- समन्वय र परिचालन
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सड्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सड्घ, प्रदेश र स्थानीय सड्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन ।

(ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबद्धन

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास
- परम्परागरत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरुको संरक्षण तथा सम्बद्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास ।

६. योजना, अनुगमन तथा तथ्यांक शाखा

(क) योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- बार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन



- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको विवरण, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

(ग) तथ्यांक व्यवस्थापन

- तथ्यांक संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन
- स्थानीय तथ्यांक संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
 - आधारभूत तथ्यांक संकलन र व्यबस्थापन : जनसाङ्गीयक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकांक, राजश्व तथा आयव्यय समेतको तथ्यांक सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पाश्वर्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
 - बेरोजगारको तथ्यांक संकलन
 - स्थानीय व्यापारको तथ्यांक प्रणाली र अध्ययन अनुसन्धान
 - सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्यांक र सूचना व्यवस्थापन
 - सम्पन्न भएका तथा चालू योजनाको विवरण
 - विषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यबस्थापन
- गाउँपालिकाका आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।





४. गाउँकार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकारी/शाखा	लाग्ने दस्तुर (रु)	लाग्ने समय
१	व्यक्तिगत सिफारिस	१) ब्यहोरा खुलेको निवेदन २) सम्बन्धित वडाको सिफारिस ३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपि	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) सिफारिस पत्र उपलब्ध गराउने	प्रमुख, प्रशासन शाखा	आर्थिक ऐन, २०७९ अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
२	प्राकृतिक प्रकोप सहायता	१) ब्यहोरा खुलेको निवेदन २) क्षतीको विवरण खुलेको प्रहरी सर्जिमिन मुचुल्का ३) सम्बन्धित वडाको सिफारिस	१) प्रमुख प्रशासकीय अधिकृत/अध्यक्षबाट तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कार्यपालिकामा पेश गर्ने ४) कार्यपालिकाको निर्णयानुसार सहायता उपलब्ध गराउने	प्रमुख, प्रशासन शाखा/ आर्थिक प्रशासन शाखा	निशुल्क	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
३	उपभोक्ता समितिसँग योजना सम्झौता गर्ने	१) ब्यहोरा खुलेको निवेदन २) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि ३) नियमानुसार उपभोक्ता समिति गठन ४) सम्बन्धित वडाको सिफारिस ५) स्वीकृत योजनाको लागत अनुमान	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने ४) रीत पुगेको देखिएमा सम्झौता तयार गर्ने ५) सम्झौता गरी १ प्रति उपलब्ध गराउने	प्रमुख, योजना शाखा	निशुल्क	सोही दिन, विवरण बुझनुपर्ने भए बढीमा ७ दिनभित्र



४	योजनाको अन्तिम मूल्याङ्कन, भुक्तानी तथा फरफारक	<ul style="list-style-type: none"> १) व्यहोरा खुलेको निवेदन २) प्राविधिको अन्तिम मूल्याङ्कन ३) कार्य सम्पन्न प्रतिवेदन ४) नापी किताब खर्चको बिल भर्पाई ५) उपभोक्ता समितिको फछ्यौटका लागि निर्णय प्रतिलिपि ६) योजना सूचनापाटी, योजनाको फोटो र प्रतिवेदन ७) वडास्तरीय अनुगमन समितिको निर्णय ८) वडा कार्यालयको सिफारिस ९) आयोजनामा लागेको खर्च (सार्वजनिक परीक्षण गरेको) १०) गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन 	<ul style="list-style-type: none"> १) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने ४) भुक्तानी गर्ने ५) योजना जाँचपास फरफारक गरिदिने 	प्रमुख, योजना शाखा, पूर्वाधार विकास शाखा/आर्थिक प्रशासन शाखा	निशुल्क	योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म
५	व्यवसाय दर्ता	<ul style="list-style-type: none"> १) व्यहोरा खुलेको निवेदन पत्र (३ प्रति फोटो सहित) २) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) अन्य निकायमा व्यवसाय दर्ता गरेको भए स्थायी लेखा नं. प्रमाणपत्रको प्रतिलिपि ४) मालपोत र घर जग्गा कर तिरेको रसिद ५) बहालमा भए समझौता पत्रको प्रतिलिपि 	<ul style="list-style-type: none"> १) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने ४) निवेदकले तोकिएको शुल्क बुझाउने ५) अभिलेख राखी व्यबसाय दर्ता प्रमाणपत्र उपलब्ध गराउने 	प्रमुख, लघु उद्यम ईकाई	आर्थिक ऐन, २०७९ अनुसार	सोही दिन कृषि र पशु सँग सम्बन्धित भए र सर्जिमिनको हकमा बढीमा ७ दिन भित्र



		६) एकाघरको भए मञ्चुरीनामा ७) सर्जिमिन मुचुल्का ८) कृषि र पशुसँग सम्बन्धित भए मापदण्ड पुरा भएको सिफारिस			
६	व्यवसाय नविकरण	१) व्यहोरा खुलेको निवेदन पत्र २) अन्य निकायमा व्यवसाय दर्ता गरेको भए प्रमाणपत्र र स्थायी लेखा नं. प्रमाणपत्रको प्रतिलिपि ३) मालपोत र घर जरगा कर तिरेको रसिद ४) कर चुक्ताको प्रमाणपत्र ५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि ६) एकाघरको भए मञ्चुरीनामा	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने ४) निवेदकले तोकिएको शुल्क बुझाउने ५) व्यावसाय अभिलेख राखी प्रमाणपत्रमा नविकरण गर्ने	प्रमुख, लघु उद्यम ईकाई	आर्थिक ऐन, २०७९ अनुसार
७	न्यायिक समिति न्याय निरूपण	१) व्यहोरा खुलेको निवेदन/विवाद दर्ता २) हकदैया, हदम्याद पुग्ने प्रमाण	१) न्यायिक समिति संयोजकले तोक आदेश गर्ने २) तोकिएको ढाँचामा विवाद दर्ता गर्ने ३) विवाद दर्ताको निस्सा र तारेख लिने ४) उजुरीसाथ तोकिएको ढाँचामा लिखितको प्रमाणको सङ्कल र कम्तीमा एक प्रति नक्ल पेश गर्ने	प्रमुख, प्रशासन शाखा/न्यायिक समिति	निशुल्क न्यायिक समितिको निर्णयानुसार
८	अपाङ्ग परिचय पत्र	१) व्यहोरा खुलेको निवेदन पत्र (३ प्रती फोटो सहित) २) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने	प्रमुख, महिला तथा बालबालिका ईकाई	निशुल्क सोही दिन वा सिफारिस समितिको निर्णयानुसार



		३) बडा कार्यालयको सिफारिस ४) तोकिएको चिकित्सकले प्रमाणित गरेको प्रमाण कागज	४) अभिलेख राखी परिचय पत्र उपलब्ध गराउने		
९	जेष्ठ नागरिक परिचय-पत्र	१) व्यहोरा खुलेको निवेदन पत्र (३ प्रती फोटो सहित) २) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) बडा कार्यालयको सिफारिस	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने ४) अभिलेख राखी परिचय पत्र उपलब्ध गराउने	प्रमुख, महिला तथा बालबालिका ईकाइ	निशुल्क सोही दिन
१०	उपचार खर्च	१) व्यहोरा खुलेको निवेदन २) नागरिकताको प्रतिलिपि ३) विशेषज्ञले प्रमाणित गरेको कागजपत्र ४) बडा कार्यालयको सिफारिस	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कार्यपालिका वैठकमा पेश गर्ने ४) कार्यपालिकाको निर्णय अनुसार सहायता उपलब्ध गराउने	प्रमुख, स्वास्थ्य शाखा/आर्थिक प्रशासन शाखा	निशुल्क कार्यपालिकाको निर्णय पश्चात ३ दिन
११	खानेपानी मुहान दर्ता	१) व्यहोरा खुलेको निवेदन २) पदाधिकारीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ३) उपभोक्ताको भेला, समूह गठन र निर्णयको प्रतिलिपि ४) उपभोक्ता समूहको विधानको सङ्कल २ प्रति ५) सम्बन्धित बडा कार्यालयको सिफारिस	१) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजातहरू जाँच गर्ने ४) हकदावी सूचना प्रकाशन गर्ने ५) जलस्रोत समितिको निर्णयानुसार अभिलेख राखी दर्ता प्रमाण-पत्र उपलब्ध गराउने	प्रमुख, प्रशासन शाखा	आर्थिक ऐन, २०७९ अनुसार - समितिको निर्णयपछि ३ दिन
१२	सहकारी दर्ता	१) सहकारी नियमावलीको अनुसुची	१) प्रमुख प्रशासकीय अधिकृतले तोक	प्रमुख, प्रशासन	आर्थिक ऐन, कार्यपालिकाको



	<p>अनुसारको निबेदन</p> <p>२) तदर्थ समितिका पदाधिकारीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) सहकारी सदस्यहरूको प्रारम्भिक र अन्तिम भेलाको निर्णय प्रतिलिपि</p> <p>४) सहकारी विनियमको सङ्कल प्रती २ प्रती</p> <p>५) सहकारीकोको छाप</p> <p>६) सम्भाव्यता अध्ययन प्रतिबेदन</p> <p>७) अधिकार प्रत्यायोजनको पत्र</p> <p>८) स्वघोषणा पत्र</p> <p>९) सम्बन्धित बडा कार्यालयको सिफारिस</p>	<p>आदेश गर्ने</p> <p>२) निवेदन दर्ता गर्ने</p> <p>३) कागजातहरू जाँच गर्ने</p> <p>४) कार्यपालिका बैठकमा पेश गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) कार्यपालिका बैठकको निर्णयानुसार अभिलेख राखी प्रमाण-पत्र उपलब्ध गराउने</p>	शाखा	२०७९ अनुसार - ३ दिन	निर्णय पश्चात	
१३	कृषक समूह दर्ता	<p>१) ब्यहोरा खुलेको निबेदन</p> <p>२) तदर्थ समितिका पदाधिकारीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) कृषकको भेला, समूह गठन र निर्णयको प्रतिलिपि</p> <p>४) कृषक समूहको विधानको सङ्कल प्रती २ प्रती</p> <p>५) समूहको छाप</p> <p>६) सम्बन्धित बडा कार्यालयको सिफारिस</p>	<p>१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने</p> <p>२) निवेदन दर्ता गर्ने</p> <p>३) कागजातहरू जाँच गर्ने</p> <p>४) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>५) अभिलेख राखी प्रमाण पत्र उपलब्ध गराउने</p>	प्रमुख, कृषि शाखा	आर्थिक ऐन, २०७९ अनुसार -	सोहि दिन
१४	कृषक समूह नविकरण	१) ब्यहोरा खुलेको निबेदन	१) प्रमुख प्रशासकीय अधिकृतले तोक	प्रमुख, कृषि	आर्थिक ऐन,	



		<p>२) तदर्थ समितिका पदाधिकारीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) कृषक समूहको निर्णय प्रतिलिपि</p> <p>४) कृषक समूहको विधानको सकल प्रती २ प्रती</p> <p>५) समूहको छाप</p> <p>६) लेखा परीक्षणको प्रतिवेदन</p>	<p>आदेश गर्ने</p> <p>२) निवेदन दर्ता गर्ने</p> <p>३) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>४) अभिलेख राखी प्रमाण-पत्र उपलब्ध गराउने</p>	शाखा	२०७९ अनुसार -	सोहि दिन
१५	माटो परीक्षण	<p>१) ब्यहोरा खुलेको निवेदन</p> <p>२) लालपुर्जाको प्रतिलिपि</p> <p>३) माटोको नमुना</p>	<p>१) तोक आदेश गर्ने</p> <p>२) निवेदन दर्ता गर्ने</p> <p>३) माटो जाँच गरी प्रतिवेदन उपलब्ध गराउने</p>	प्रमुख, कृषि शाखा	आर्थिक ऐन, २०७९ अनुसार -	सोहि दिन
१६	प्राविधिक परामर्श सेवा (कृषि र पशु)	<p>१) नमुना सहित स्वयं सेवाग्राही उपस्थित हुने</p>	<p>१) नाम दर्ता गर्ने</p> <p>२) नमुना परीक्षण गर्ने</p> <p>३) उपचार तथा सिफारिस उपलब्ध गराउने</p>	निशुल्क	प्रमुख, कृषि/पशु शाखा	सोहि दिन
१७	नक्सा पास	<p>१) नेपाली नागरिकताको प्रमाणपत्र, लालपुर्जा, ट्रेस नक्साको प्रतिलिपि</p> <p>२) मालपोत करतिरेको रसिद</p> <p>३) बडा कार्यालयको टाँस मुचुल्का सहितको सिफारिस</p> <p>४) बडा कार्यालयको घर जग्गापास सर्जिमिन मुचुल्का प्रतिवेदन</p> <p>५) घर बनाउन प्रस्ताव गरेको नक्सा</p> <p>६) नक्सा पासको दस्तुर तिरेको रसिद</p>	<p>१) दस्तुर तिरेर नक्सापास दरखास्त फाराम लिने</p> <p>२) सँधियारको नाममा १५ दिने सुचना टाँस</p> <p>३) बडा कार्यालयबाट टाँस मुचुल्का</p> <p>४) सर्जिमिन मुचुल्काको प्रतिवेदन पेश</p> <p>५) घर बनाउन प्रस्ताव गरेको नक्साको मापदण्ड जाँच</p> <p>६) घर निर्माण (प्रथम चरण) स्विकृत</p>	प्रमुख, पुर्वाधार विकास तथा भवन नियमन शाखा	आर्थिक ऐन, २०७९ अनुसार	कम्तीमा २० दिन



		७) नक्सापास दरखास्त फाराम	गर्ने ७) निवेदकलाइ प्रथम चरणको घर निर्माण गर्ने ईजाजत पत्र उपलब्ध गराउने		
१८	निर्माण व्यवसायी "घ" बर्गको ईजाजतपत्र	१) व्यहोरा खुलेको निवेदन २) कार्यविधि बमोजिम जनशक्ति र मेसिन उपकरणको विवरण ३) वडा कार्यालयको सिफारिस ४) दस्तुर शुल्क तिरेको रसिद	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) मापदण्ड बमोजिम कागजात जाँच ४) दस्तुर शुल्क बुझाउने ५) अभिलेख राखी प्रमाण पत्र उपलब्ध गराउने	प्रमुख, प्रशासन शाखा	आर्थिक ऐन, २०७९ अनुसार - १५ दिन
१९	निर्माण व्यवसायी "घ" बर्गको ईजाजतपत्र नविकरण	१) व्यहोरा खुलेको निवेदन २) ईजाजत पत्रको सङ्कल प्रति र प्रतिलिपि ३) कार्यविधि बमोजिम जनशक्ति र मेसिन उपकरणको विवरण ४) कर चुक्ताको प्रमाण पत्र ५) दस्तुर शुल्क तिरेको रसिद	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) मापदण्ड बमोजिम कागजात जाँच ४) दस्तुर शुल्क बुझाउने ५) अभिलेख राखी प्रमाण-पत्र नविकरण गराउने	प्रमुख, प्रशासन शाखा	आर्थिक ऐन, २०७९ अनुसार - सोहि दिन
२०	गुनासो सुन्ने अधिकारी				



५. सेवा प्रदान गर्ने निकायको शाखा, जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुखः

सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकारीको पद	जिम्मेवार अधिकारीको नाम	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष	प्रमुख प्रशासकीय अधिकृत	खेमराज छिनाल	
२	सामान्य प्रशासन शाखा	सहायक पाँचौ	विरोचन खनाल	
		कम्प्युटर अपरेटर	शर्मिला थापा	
३	आर्थिक प्रशासन शाखा	लेखापाल	अर्जुन प्रसाद अधिकारी	
४	भौतिक पूर्वाधार तथा भवन नियमन शाखा	ईन्जिनियर	सन्तु लामा	
		सव- ईन्जिनियर	विकिन सुवाल	
		सव- ईन्जिनियर	सृजना दुवाल	
		अ.सव- ईन्जिनियर	धन बहादुर रावत	
		अ.सव- ईन्जिनियर	सरु खेटेजा	
५	योजना अनुगमन तथा तथ्यांक शाखा	सहायक पाँचौ	विरोचन खनाल	
६	राजशब्द शाखा	स.क.अ.	राजेश श्रेष्ठ	
७	जिन्सी शाखा	सहायक पाँचौ	महेन्द्र कुमार श्रेष्ठ	
८	शिक्षा शाखा	शिक्षा अधिकृत	रामचन्द्र कार्की	
		प्रा.स	विजय कुमार देवकोटा	
		शिक्षा	दिपक प्रसाद सिटौला	
९	स्वास्थ्य तथा सरसफाई शाखा	स्वास्थ्य संयोजक	विनोद राज खरेल	
		हे. अ	राजेन्द्र पाठक	
१०	कृषि शाखा	कृषि स्नातक	नविन राना मगर	
		माटो परिक्षण	विष्णु प्रसाद भण्डारी	
		ना.प्रा.स.	कृतिका भण्डारी	
११	पशु सेवा शाखा	ना.प.से.प्रा.	दोर्जे तामाङ	
१२	सूचना, सञ्चार तथा प्रविधि शाखा	सूचना प्रविधि अधिकृत	पूरुषोत्तम वाग्ले	



१३	महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा	स.म.वि.नि	लालमाया तामाङ	
१४	सेवा ईकाई केन्द्र	MIS अपरेटर	रविना रिमाल	
		फिल्ड सहायक	विमा कुमारी तामाङ	
१५	उद्योग ईकाई	उ. वि. स. चौथो	बद्रि पौडेल	
		उ. वि. स. चौथो	सन्तोषी तामाङ	
१६	रोजगार सेवा केन्द्र (प्रधानमन्त्री रोजगार कार्यक्रम)	रोजगार संयोजक	सावित्रि खनाल	
		रोजगार सहायक	सुर्दशन थापा	
		प्राविधिक सहायक(सव- ईन्जिनियर)	ईश्वर श्रेष्ठ	
१७	न्यायीक समिति	कानुन विज्ञ	गणेश प्रसाद अधिकारी	
	न्यायीक समिति	कानुनी सहजकर्ता	सिता खनाल	
१८	दर्ता चलानी		प्रदीप रिमाल	
१९	अन्य	कार्यालय सहयोगी	प्रकाश कडेल	
		कार्यालय सहयोगी	दिपेन्द्र उप्रेती	
		कार्यालय सहयोगी	नारायण वानियाँ	
		कार्यालय सहयोगी	मिरा उप्रेती	
		कार्यालय सहयोगी	शेभा चौलागाई	
		कार्यालय सहयोगी	नारायण कुपि कुस्ले	

६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि:

क्र.सं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कैफियत
१	व्यक्तिगत सिफारिस	आर्थिक एन, २०७९ अनुसार	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	
२	प्राकृतिक प्रकोप सहायता	नि:शुल्क	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	
३	उपभोक्ता समितिसँग योजना समझौता गर्ने	नि:शुल्क	सोही दिन, विवरण बुझनुपर्ने भए बढीमा ७ दिनभित्र	



१	योजनाको अन्तिम मूल्याङ्कन, भुक्तानी तथा फरफारक	निःशुल्क	योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म	
५	व्यवसाय दर्ता	आर्थिक ऐन, २०७९ अनुसार	सोही दिन कृषि र पशु सँग सम्बन्धित भए र सजीमिनको हकमा बढीमा ७ दिन भित्र	
६	व्यवसाय नविकरण	आर्थिक ऐन, २०७९ अनुसार	सोही दिन	
७	न्यायिक समिति न्याय निरूपण	निःशुल्क	न्यायिक समितिको निर्णयानुसार	
८	अपाङ्ग परिचय-पत्र	निःशुल्क	सोही दिन वा सिफारिस समितिको निर्णयानुसार	
९	जेष्ठ नागरिक परिचय-पत्र	निःशुल्क	सोही दिन	
१०	उपचार खर्च	निःशुल्क	कार्यपालिकाको निर्णय पश्चात ३ दिन	
११	खानेपानी मुहान दर्ता	आर्थिक ऐन, २०७९ अनुसार	समितिको निर्णयपछि ३ दिन	
१२	सहकारी दर्ता	आर्थिक ऐन, २०७९ अनुसार	कार्यपालिकाको निर्णय पश्चात ३ दिन	
१३	कृषक समूह दर्ता	आर्थिक ऐन, २०७९ अनुसार	सोहि दिन	
१४	कृषक समूह नविकरण	आर्थिक ऐन, २०७९ अनुसार	सोहि दिन	
१५	माटो परीक्षण	आर्थिक ऐन, २०७९ अनुसार	सोहि दिन	
१६	प्राविधिक परामर्श सेवा (कृषि र पशु)	प्रमुख, कृषि/पशु शाखा	सोहि दिन	
१७	नक्सा पास	निबेदन फाराम दस्तुर ७००।— (दस्तुर आर्थिक ऐन २०७९ अनुसार)	कम्तीमा २० दिन	
१८	निर्माण व्यवसायी "घ" बर्गको ईजाजतपत्र	१५ आर्थिक ऐन, २०७९ अनुसार	१५ दिन	



१९	निर्माण व्यवसायी "घ" बर्गको ईजाजतपत्र नविकरण	आर्थिक ऐन, २०७९ अनुसार	सोहि दिन	
----	---	---------------------------	----------	--

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

आन्तरिक प्रशासनिक र अन्य विषयको निर्णय सम्बन्धित शाखाबाट पेश हुने टिप्पणीको आधारमा प्रमुख प्रशासकीय अधिकृतको निर्णय हुन्छ। तादी गाउँपालिका गाउँकार्यपालिका कार्यविभाजन नियमावली, २०७४ बमोजिम गाउँ कार्यपालिकाको बैठकमा प्रस्ताव पठाउनुपर्ने विषयमा यस कार्यालयको अनुरोधमा गाउँ कार्यपालिकाको बैठक तथा गाउँ सभामा पेश भई निर्णय गरिने व्यवस्था रहेको छ। साथै गाउँपालिकाले सम्पादन गर्ने अन्य कार्यहरु स्थानीय सरकार संचालन ऐन, निर्देशिका, कार्यविधि, परिपत्र सम्बन्धित कानूनमा तोकिए बमोजिम हुने गर्दछ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी नभएको

९. तादी गाउँपालिकाले सम्पादन गरेको कामको विवरण

सि.नं.	सम्पादन गरेको काम	कामको परिमाण	कैफियत
१	सिफारिस	१५	
२	प्राकृतिक प्रकोप सहायता	१	
३	उपभोक्ता समितिसँग योजना समझौता गर्ने	३०	
४	योजनाको अन्तिम मूल्याङ्कन, भुक्तानी तथा फरफारक	०	
५	व्यवसाय दर्ता	१४	
६	व्यवसाय नविकरण	२०	
७	न्यायिक समिति न्याय निरूपण	५	
८	अपाङ्ग परिचय-पत्र		
९	जेष्ठ नागरिक परिचय-पत्र		
१०	आर्थिक सहायता		
११	खानेपानी मुहान दर्ता		
१२	खानेपानी मुहान दर्ता नविकरण		



१३	सहकारी दर्ता		
१४	कृषक समूह दर्ता		
१५	कृषक समूह नविकरण		
१६	माटो परीक्षण	२९	
१७	नक्सा पास		
१८	घर नक्सा अभिलेखिकरण	३	
१९	निर्माण व्यवसायी "घ" बर्गको ईजाजतपत्र		
२०	निर्माण व्यवसायी "घ" बर्गको ईजाजतपत्र नविकरण		

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद

क) कार्यालय प्रमुख

- नाम: खेमराज छिनाल
- पद: प्रमुख प्रशासकीय अधिकृत
- सम्पर्क नं : ९८५११४००३६
- इमेल:

ख) सूचना अधिकारी

- नाम: विरोचन खनाल
- पद: ना.सू
- सम्पर्क नं : ९८५१३११२६२



११. आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरणः

क. कार्यालयको राजश्व सम्बन्धि विवरणः २०७९ श्रावण देखि चैत्र मसान्त सम्मको

क्र. सं.	विवरण	गाउँ कार्यपालिका	१ नं वडा	२ नं वडा	३ नं वडा	४ नं वडा	५ नं वडा	६ नं वडा	जम्मा
1	भुमि तथा मालपोत कर - 11314	0	90,140	90,592	155,878	33,998	69,786	41,833	4,82,227.13
2	ब्यक्तीगत सम्पत्तीमा लाग्ने कर - 11311	0	0	50	0	0	0	0	50
3	भुमि तथा मालपोत कर - 11314	0	16,396	200	0	2,526	290	4,505	23,917
4	घर बहाल कर - 11321	42,930	0	1,300	15,127	3,500	4,200	300	67,357
5	व्यावसाय रजिष्ट्रेशन दस्तुर - 11613	133,245	700	0	0	0	0	0	1,33,945.00
6	अन्य कर - 11691	79,440	3,400	12,000	25,500	1,600	40,000	29,400	1,91,340.00
7	कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम - 14211	0	0	0	0	0	0	675	675
8	विद्युत सेवा शुल्क - 14218	0	2,200	0	0	0	0	0	2,200
9	अन्य सेवा शुल्क - 14219	0	6,500	4,900	0	0	0	0	11,400
10	अन्य राजस्व - 14529	29,550	200	100	2,500	8,700	0	0	41,050
11	सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्नेकर - 11131	0	0	0	32,320	0	0	0	32,320
12	अन्य आयमा लाग्नेकर - 11139	0	500	0	0	0	0	0	500
13	वैदेशिक रोजगार सेवा कर - 11441	0	0	0	0	43,000	5,000	1,500	49,500
14	भिसा शुल्क - 14228	1,000	0	0	0	0	0	0	1,000
15	व्यावसाय कर - 14611	308,981	200	0	0	0	0	0	3,09,181.00
16	विधुत सम्बन्धी दस्तुर - 14262	0	200	100	0	100	0	0	400
17	अन्य शुल्क - 14190	2,100	1,500	2,100	1,400	500	800	1,500	9,900
18	सिफारिस दस्तुर - 14243	0	51,300	41,400	33,600	44,600	32,200	36,400	2,39,500.00
19	व्यक्तिगत घटना दर्ता - 14244	0	40,500	18,600	24,700	22,100	11,500	26,700	1,44,100.00
20	नाता प्रमाणित - 14245	1,500	10,000	22,500	21,000	16,000	10,000	5,500	86,500
21	नक्सापास दस्तुर - 14242	24,290.0	0	0	0	0	0	0	24,290
जम्मा		6,23,036	2,23,736	1,93,841	3,12,025	1,76,624	1,73,776	1,48,312	
कुल जम्मा		18,51,352.23							

स्रोतः तादी गाउँपालिकाको कर संकलन प्रणाली अनुसार

ख) २०७९ श्रावण देखि चैत्र मसान्त सम्मको आयको विवरण

क्र.सं.	बजेटको स्रोत	प्रस्तावित आय (रु. हजारमा)	वास्तविक आय (रु. हजारमा)	आमदानी प्रतिशत
१	संघ सरकारबाट प्राप्त अनुदान			
	क) समानिकरण	८७५००	४३७५०	५०
	ख) सशर्त चालु	१६६७००	८३१८५	४९.९
	ग) सशर्त पुँजीगत	२३५००	५८७५	२५
	घ) विशेष	०	०	
	ड) समपूरक	५०००	४२५०	८५
	जम्मा	२८२७००	१०७०६०	४८.४८
२	प्रदेश सरकारबाट प्राप्त अनुदान			
	क) समानिकरण	७६११	१९०३	२५
	ख) सशर्त	३०८०८	२५९७	८.४३
	ग) विशेष	४५००	०	०
	घ) समपूरक	२४९९९	६२५०	२५
	जम्मा	६७९९८	१०७४९	१५.८३
३	राजश्व बाँडफाँडबाट प्राप्त			
	क) संघीय राजश्व बाँडफाँड	७०९५४	३६६२२.८१३	५१.६१
	ख) प्रदेश राजश्व बाँडफाँड	१२९९८	५९०२.७०९	४५.६९
	ग) स्थानीय राजश्व बाँडफाँड	३०००	५००	१६.६७
	जम्मा	८६८७२	४३०२५.५२२	४९.५३
४	आन्तरिक स्रोत			
	क) राजश्व	३१९०७	४२६०२	१३३.५२
	ख) बैंक मौज्दात	२७३०३	०	०
	जम्मा	८६०९८	४२७.९१६	०.९६
५	गैसस	०	०	
६	अन्य	०	०	
	कुल जम्मा	४६९३९७	२३३४३८	४९.७३

स्रोत: तादी गाउँपालिकाको सुन्न प्रणाली अनुसार



ग) २०७९ श्रावण देखि चैत्र मसान्त सम्मको उपक्षेत्रगत बजेट तथा खर्च

तादीगाउँ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, नुवाकोट
कार्यालयको कोड : ८०३२९५०३३००

Sectors wise Budget vs Expenditure

रु. हजारमा

आ.व. : २०७९/८० महिना : सबै अवधी : २०७९/०४/०१-२०७९/१२/२०

सि.नं.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौजदात
१	आर्थिक विकास	४,५६,००,०००.००	२९,९४,५७८.००	६.५७	४,२६,०५,४४२.००
१	कृषि	१,५०,४०,०००.००	८,९९,४००.००	५.४७	१,४२,२०,६००.००
२	उद्योग	३०,००,०००.००	३,९६,०२०.००	१३.२	२६,०३,९८०.००
३	वित्तीय क्षेत्र	१,००,०००.००	०.००	०	१,००,०००.००
४	जलश्रोत तथा सिंचाई	१,९५,००,०००.००	१७,७९,१३८.००	९.११	१,७७,२०,८६२.००
५	पशुपन्धी विकास	४४,६०,०००.००	०.००	०	४४,६०,०००.००
६	भूमि व्यवस्था	३५,००,०००.००	०.००	०	३५,००,०००.००
२	सामाजिक विकास	१९,१९,८४,०००.००	७,२८,५४,३५४.८०	३७.९५	११,९१,२८,६४४.२०
१	शिक्षा	१४,६५,०४,०००.००	६,२१,१३,११७.८८	४२.४	८,४३,९०,८०२.१२
२	स्वास्थ्य	३,०९,४४,०००.००	९३,८३,७८६.७०	३०.३३	२,९५,६०,२१३.३०
३	खानेपानी तथा सरसफाई	६६,००,०००.००	६,८४,९३२.००	१०.३८	५९,१५,०६८.००
४	भाषा तथा संस्कृति	२४,५०,०००.००	३,००,०००.००	१२.२४	२१,५०,०००.००
	लैंगिक समानता तथा				
५	सामाजिक समावेशीकरण	३३,३६,०००.००	३,७३,४३९.२२	११.१९	२९,६२,५६०.७८
६	युवा तथा खेलकुद	७,००,०००.००	०.००	०	७,००,०००.००
७	सामाजिक सुरक्षा तथा संरक्षण	१४,५०,०००.००	०.००	०	१४,५०,०००.००
३	पूर्वाधार विकास	११,१३,३७,२०७.००	१,३०,८९,२९८.११	११.७६	९,८२,४७,९०८.८९
१	यातयात पूर्वाधार	९,१९,७०,५००.००	९९,१४,०७६.११	१०.७८	८,२०,५६,४२३.८९
	भवन, आवास तथा सहरी				
२	विकास	१,१६,१६,७०७.००	२४,९४,८०६.००	२१.४८	९१,२१,९०१.००
३	उर्जा	८,००,०००.००	०.००	०	८,००,०००.००
४	सम्पदा पूर्वाधार	४०,५०,०००.००	८,०००.००	०.२	४०,४२,०००.००
५	पुनर्निर्माण	२९,००,०००.००	६,७२,४१६.००	२३.१९	२२,२७,७८४.००
	सुशासन तथा अन्तरसम्बन्धित				
४	क्षेत्र	१,१३,६२,०००.००	१९,४३,४४४.००	१७.१	९४,१८,७५६.००
१	विपद व्यवस्थापन	३०,००,०००.००	१२,४०,१६५.००	४१.३४	१७,५९,८३५.००
२	कानून तथा न्याय	११,६२,०००.००	०.००	०	११,६२,०००.००
३	श्रम तथा रोजगारी	७२,००,०००.००	७,०३,२७९.००	९.७७	६४,९६,७२१.००
५	कार्यालय सञ्चालन तथा	१०,९९,१४,३६७.६२	७,०७,४९,६१३.२१	६४.८४	३,८३,६४,७५२.४१



प्रशासनिक					
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	१०,९१,१४,३६७.६२७,०७,४९,६१५.२१		६४.८४	३,८३,६४,७७२.४१
कुल जम्मा		४६,९३,९७,७७४.६२१६,१६,३२,२७१.१२	३४.४३	३०,७७,६५,३०३.५०	

स्रोत: तादी गाउँपालिकाको सुन्न प्रणाली अनुसार

१२. ऐन, नियम, विनियम वा निर्देशिकाको सूचीहरू

आ.व. २०७९/०८० को श्रावण देखि चैत्र मसान्त सम्मको स्वीकृत/पारित भएका कार्यविधिहरू:

१. एकल महिला भत्ता वितरण तथा व्यवस्थापन कार्यविधि २०७९
२. न्यायिक समितिको कार्यसञ्चालन कार्यविधि, २०७९
३. सुत्केरी पोषण भत्ता वितरण तथा व्यवस्थापन कार्यविधि २०७९
४. कार्यस्थलमा हुने योनजन्य दुर्घट्याकार निवारण आचार सहिता २०७९

१३. तोकिए बमोजिमका अन्य कार्यहरू

✓ कृषि/ पशु विकास

कृषि शाखाको यस आ.व को हालसम्मको खर्च :- ५००००००/-

कृषि शाखाबाट यस आ.व को हालसम्म सम्पन्न भएका प्रमुख क्रियाकलापहरु

१. बाँझो जग्गामा चक्लाबन्दी खेती प्रवर्द्धन कार्यक्रम (तादी ४) फापर खेती ।

२. कृषि स्नातक को सूचना खुलाई करार सेवामा नियुक्ति गरिएको ।

३. व्यावसायिक कृषकहरूलाई ३ दिने व्यावसायिक तालिम (मौसमी र बेमौसमी तरकारी खेती)सम्पन्न गरिएको ।

४. कफि प्रशोधनको लागि प्रयोगशाला निर्माण कार्यक्रमको सूचना प्रकाशित गरिएको ।

५. कफि खेति विकास, कार्यक्रमको सूचना प्रकाशित गरिएको ।

६. बाँझो जग्गामा चक्लाबन्दी खेती प्रवर्द्धन कार्यक्रम आलु खेति कार्यक्रमको सूचना प्रकाशित गरिएको ।

७. खरानिटार तरकारी तथा कृषि फार्मको कार्यक्रम संचालन भईरहेको ।

पशुपन्धी शाखाको यस आ.व को हालसम्मको खर्च :- १००००००/-

पशुपन्धी शाखाबाट यस आ.व को हालसम्म सम्पन्न भएका प्रमुख क्रियाकलापहरु

१. कृषि तथा पशु सेवाको एक गाउँ एक प्राविधिकरुको नविकरण गरिएको ।

२. हिउदे जैं घासको बिउ वितरण कार्यक्रम सम्पन्न गरिएको ।



३. २०७९/१०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भकारो सुधार तथा जैविक मल कार्यक्रम उत्पादन कार्यक्रमको सूचना प्रकाशित भई कार्यक्रम अगाडि बढेको ।

४. दुर्घट उत्पादनको आधारमा अनुदान कार्यक्रमको लागि सूचना प्रकाशित भई कार्यक्रम अगाडि बढेको ।

५. पशु बीमाको लागि सूचना प्रकाशित गरी बीमा कम्पनी मार्फत गा.पा सँग दुईपक्षिय सम्झौता गर्ने कार्य अगाडि बढेको ।

६. भेडा प्रवर्द्धन कार्यक्रमको सूचना प्रकाशित गरिएको ।

७. याक प्रवर्द्धन कार्यक्रमको सूचना प्रकाशित गरिएको ।

८. पशुपन्थी विकास कार्यक्रम (औषधी खरिद कार्यक्रम) अगाडि बढेको ।

✓ मेड्पा कार्यक्रम

- उद्यमशीलता विकास तालिम सम्पन्न
- लघु उद्यम विकास कार्यक्रम सम्बन्धी वडा स्तरीय अभियुक्तिकरण कार्यक्रम सम्पन्न
- सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न

✓ पूर्वाधार विकास

- उपभोक्ता समिति मार्फत गरीने योजनाको लागत अनुमान तयार भई ५० प्रतिशत भन्दा बढी योजनाहरु समझौता भएको
- अमरज्योती नमुना विद्यालय अन्तरगत विद्यालय भवन निर्माण(दोस्रो पटक) समझौता भई ३० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको
- समझौता भएका योजना मध्येको भौतिक प्रगति निम्न छ ।

क्र.स.	कार्यक्रम/आयोजना/क्रियाकलापको नाम	विनियोजन	भौतिक प्रगती %
1	सिम्ले डाँडागाउँ मोटरबाटो तादी २ र ३	500,000.00	100
2	सिरानचौतारा हुँदै कुमालटार मरणपाटी सडक बाटो स्तरोन्नती तादी ३	500,000.00	100
3	बुदुने एकिकृत बस्ती जाने बाटो स्तरोन्नती तादी ३	500,000.00	100
4	काउले- चिलाउने सडक (बसेरी पाखोमा) ढलान तादी ४	1,000,000.00	100
5	चण्डेश्वरी मन्दिर जाने बाटो कलभर्ड निर्माण तादी १	500,000.00	100
6	भर्याङ डाँडो अत्मारा नयाँ ट्रयाक निर्माण तादी ५	400,000.00	100



7	बाँसबोटे -छापथोक-सालचौतारो सडक ढलान तादी २	800,000.00	100
8	लोकेश्वर मार्ग मोटरबाटो पक्की नाली तादी ५	400,000.00	100
9	काउले बस्ती संरक्षण तादी ४	500,000.00	100
10	बन्चरे खानेपानी ट्र्याइकी निर्माण तादी ७	500,000.00	100
11	हिले पानी ट्र्याइकी बाट चिलाउने गुन्जाकुना सम्म जंगली बँदैल छेकवार निर्माण तादी २ र ४	1,500,000.00	100
12	बुधुने बाइकेटार मरणपाटी तादी ३	500,000.00	30
13	वडा कार्यालय भवन दोस्रो तला निर्माण	1,212,000.00	100
14	वडा कार्यालय भवन दोस्रो तला निर्माण	600,000.00	100
15	जेष्ठ नागरीक मिलन केन्द्र निर्माण डाँडाको पाटो तादी ५	1,000,000.00	100
16	गणेस्थान मन्दिर पाटी सम्पन्न गर्नको लागि तादी ३	400,000.00	100
17	कालिका देवि महिला कृषक समुह भवन तादी ३	500,000.00	60
18	क्रियापुत्रि भवन निर्माण तादी-३	500,000.00	100
19	स्वास्थ्य चौकि मर्मत वडा नं ६	600,000.00	50
20	कागेश्वारा मोटरबाटो मर्मत तथा सोलिङ्ग ढलान गर्ने	600,000.00	100
21	कल्पेश्वरी आ.वि. खेलकुद मैदान वाल तथा बार जाली निर्माण	500,000.00	100
22	उर्लेनी ५ र ६ जाने मोटरबाटो सोलिङ्ग ढलान गर्ने	600,000.00	100
23	उर्लेनी लो टोल मोक्तान टोल उर्लेनी बेसी मोटरबाटो नयाँ ट्र्याक निर्माण	700,000.00	100
24	बिउटार खोल्सामा तारजाली निर्माण तथा खोल्सामा पहिरो नियन्त्रण	400,000.00	100
25	देउताखर्क खानेपानी तथा सरसफाई मर्मत सुधार	400,000.00	10
26	निमा होइसेर भूमिस्थान मन्दिरको कम्पाउण्ड वाल मन्दिरभित्र मुर्ति नयाँ निर्माण र स्थापना	900,000.00	100
27	विभिन्न मोटरबाटो सरसफाई	500,000.00	100
28	कोषगाडे महिला भवन निर्माण	500,000.00	100
29	शेषमानको पसलदेखी टुटुडसम्म ब्याग कटिङ र सिंढी निर्माण	1,000,000.00	100
30	मोटरबाटो सरसफाई कार्यक्रम	700,000.00	100



31	डुम्रे खेत पहिरो नियन्त्रण	400,000.00	80
32	माथिल्लो स्याडले गोतकखोला मोटरबाटो सोलिड र ढलान	550,000.00	100
33	डोटेलवेशी पौवाथोक सडक स्तरोन्नती	400,000.00	100
34	आलडांडा मोटरबाटो संरक्षण नाली निर्माण	400,000.00	100
35	डाँडाथोक सिताधर्म जाने मोटरबाटटो र घर संरक्षण	400,000.00	100
36	तल्लो अर्सिन चौर मोटरबाटो स्तरोन्नती	400,000.00	100
37	काळचे पुना खोला ,देउता खर्क ,अनंथेरी खोला मुसुरे रालूका, घट्टे खोला रालुका, तादी गाउऱपालिका , नुवाकोट	5,000,000.00	काळचे पुना खोला ,देउता खर्क सम्पन्न
38	वोहरे सठिया वाडगेस्वारा व्युऱ्टार सडक स्तरउन्नती(Bohore Sathiya Byuntar Sadak Star Unnati)	10,000,000.00	100
39	स्थानीय तहका अस्पताल/स्वास्थ्य चौकी/औषधालय भवन निर्माण (नऱ्या तथा निरन्तरता)-बोहरे स्वास्थ्य चौकी निर्माण, तादी गाउऱपालिका	2,000,000.00	100
40	डाँडागाउऱ टुटुड काळचे रातचुली सडक निर्माण वडा नं. ३ र १, तादी गा.पा., नुवाकोट	5,000,000.00	50
41	सातविसे वाघमारा सडक वडा नं. ४, तादी गा.पा., नुवाकोट	5,000,000.00	100
42	चिलाउने माइला टोल खानेपानी योजना, तादी-२	2,500,000.00	5
43	सोते खोल्छे पहिरो नियन्त्रण, तादी-५	2,500,000.00	80
44	शिवमन्दिर निर्माण, सातविसे तादी ४, नुवाकोट	2,500,000.00	20
45	डाँडाको पाटो ज्यालामुखी सडक स्तरउन्नती	10,000,000.00	58
46	खहरेटार सतार हुडै वाघमारा सडक स्तरउन्नती	10,000,000.00	85
47	डाँडागाउऱ अल्छेढुडगा धन्सार हुडै मानेडाडा सडक स्तरउन्नती	20,000,000.00	70
48	जीरो किलो वाट डाँडाको पाटो सडक स्तरउन्नती	10,000,000.00	35



✓ सूचना तथा संचार प्रविधि

- वेबसाईट तथा सामाजिक संजालमा सूचना अद्यावधिक गरेको
- कार्य सम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि सूचकको प्रगति प्रतिवेदन तयार गरी तत् तत् निकायमा पठाएको ।
- स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्य सम्पन्न
- राजपत्र प्रकाशन
- आ.व. २०८०/०८१ का लागि संघीय सम्पूरक तथा विशेष अनुदान अन्तर्गत कार्यन्वयन हुने आयोजना/कार्यक्रमहरूको लागि प्रस्ताव सहित विवरण तयार गरि राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको यससम्बन्धी विद्युतीय प्रणालीमा प्रविष्ट गरेको
-

✓ रोजगार सेवा केन्द्र

आ.ब. २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत

रोजगार सेवा केन्द्रले गरेको कामको

चैत्र सम्पको प्रगति बिवरण

नेपालको संबिधानले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकको रूपमा उल्लेख गरे संगै रोजगारीको हकलाई कार्यन्वयन गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देशमा भएको श्रोत साधनको भरपुर प्रयोग गरि आर्थिक विकासमा योगदान पुर्याउने तथा सबैको लागि न्युनतम रोजगारी सुनिश्चितगरि सामाजिक सुरक्षाको व्यवस्था गर्ने उद्देश्यले संघ प्रदेश र स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्ने नेपाल सरकारले आर्थिक वर्ष २०७५को नीति ७६/ तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणागरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरि उत्पादनशील क्षेत्रमा लाग्न प्रेरित गरि गरिवी निवारण तथा स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।

प्रत्येक स्थानीय तहमा स्थापित रोजगार सेवा केन्द्रबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको लक्ष उद्देश्यको, सफल प्राप्तिको लागि तोकिएका ऐन, नियमकार्यविधि, तथा निर्देशनको दायरामा रही यस तादी गा.पा.बाट आ.ब. २०७९/८० अन्तर्गत चैत्र सम्पको प्रगति बिवरण देहाय बमोजिम रहेको छ

रोजगार सहायकको नियुक्ति :

नेपाल सरकार श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम सिंहदरबार काठमाडौंको रोजगार सहायक पाचौ तह सरह करारमा(पदपूर्ति गर्ने सम्बन्धको मिति २०७९ को पत्र अनुसार २२/०३/४स गा.पा. मा मिति २०७९गते रोजगार सहायक करार सेवामा पदपूर्ति सम्बन्धि सुचना प्रक २७/०३/०८शन तथा मिति २०७९गते २३/०५/ रितपूर्वक आएकानिवेदनहरूबाट प्रारम्भिक योग्यताक्रम र लिखित परिक्षा कार्यक्रम प्रकाशन गरियो । मिति २०७९/०५ २९/ गतेबसेको पदपूर्ति समितिको बैठक अनुसार लिखित परिक्षा तथा प्रयोगात्मक परिक्षा लिइ रोजगार सहायकको नियुक्ति गरियो ।

स्थानीय निर्देशन समितिको बैठक:

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि निर्देशिकामा भएको व्यवस्था अनुरुप गाउँपालिकाको प्रमुखको अध्यक्षतामा स्थानीय निर्देशन समितिको बैठक मिति २०७९/०८/१४ मा बसी कार्यक्रम संचालनको लागि वडा अन्तर्गत



नेपाल सरकार र युवा रोजगारबाट प्राप्त शस्त्र अनुदानको बजेट बिभाजन रोजगारमूलक , आयोजना छनौट बेरोजगार, सुचिमा सुचिकृत व्यक्ति मध्ये लाभप्राही सुचिमा सुचिकृत व्यक्तिको नामावली प्रकाशन काममा, खटाइने बेरोजगार व्यक्तिहरुको नाम निर्णय अनुमोदनको लागि कार्यपालिकाको बैठकमा सिफारिस गर्ने निर्णय गरिएको र मिति २०७९/०८/१९ कार्यपालिका बैठक बाट निम्न योजना अनुमोदन भयो । यसको विस्तृत विवरण यस प्रकार रहेको छ :-

**प्रधानमन्त्री रोजगार कार्यक्रम
तादी गाउँपालिका, खरानीटार नुवाकोट
युवा रोजगारी बजेट विवरण**

वडा नं.	वेरोजगार सङ्ख्या	युवा रोजगारी बजेट जम्मा	प्रत्येक वडाको युवा रोजगारी बजेट विभाजन	कैफियत
१	६.००	२५,०७,०००	४,०५,६००.००	
२	७.००		४,७३,२००.००	
३	८.००		२,७०,४००.००	
४	७.००		४,७३,२००.००	
५	८.००		२,७०,४००.००	
६	९.००		६,०८,४००.००	
जम्मा	३७.००		२५,०९,२००.००	

**प्रधानमन्त्री रोजगार कार्यक्रम
तादी गाउँपालिका, खरानीटार नुवाकोट
नेपाल सरकारको बजेट विवरण**

वडा नं.	वेरोजगार सङ्ख्या	नेपाल सरकारको बजेट जम्मा	प्रत्येक वडाको नेपाल सरकारको बजेट विभाजन	कैफियत
१	५.	१९,७९,०००	३,३८,०००.	
२	५.		३,३८,०००.	
३	४.		२,७०,४००.	
४	५.		३,३८,०००.	
५	४.		२,७०,४००.	
६	६.		४,०५,६००.	
जम्मा	२९		१९,६०,४०० .	

कुल प्राप्त रकम ०४४,८६,०००.००

प्रत्येक वडाको बजेट जम्मा

वडा नं.	प्रत्येक वडाको जम्मा बजेट
१	७,४३,६००.
२	८,११,२००.
३	५,४०,८००.
४	८,११,२००.
५	५,४०,८००.
६	१०,१४,०००.
जम्मा	४४,६१,६००.

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नेपाल सरकारबाट प्राप्त बजेट र आयोजना शिर्षकको विवरण।

वडा नं	आयोजना शिर्षक	बजेट खर्च	गाउँपालिकाबाट साझेदारी हुने आयोजनाको नाम	साझेदारी रकम	कैफियत
१	साविक उर्लेनी गा.वि.स. वडा नं ५ देखी काल्चेसम्मको मोटर बाटोमा ठुङ्गा सोलिङ्ड तथा कटिङ्ड	३,३८,०००.			



गर्ने					
२	हुडको धारो जाने गोरेटो बाटो तथा प्रतिक्षालय मर्मत ।	३,३८,०००.	प्रधानमन्त्री तथा युवा रोजगार कार्यक्रम सामाग्री खरिद		प्रधानमन्त्री रोजगार कार्यक्रम सँग लागत साझेदारी गरि काम गर्ने
३	पाँडे धारादेखी चिलाउने चौतारा सिंडि निर्माण	२,७०,४००.	पाँडे धारादेखी चिलाउने चौतारा सिंडि निर्माण	२,००,०००	
४	खहरेपानीबाट गुहेलघारी स्याङ्गतान टोल हुँदै काउले जाले गोरेटो बाटो ।	३,३८,०००.			
५	बर्ले हुँदै आँप्र बजार र खाल्टे खोल्चाबाट नयाँ बस्ती हुँदै च्यानडाँडा गोरेटो बाटो मर्मत ।	२,७०,४००.	प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागत साझेदारी ।	४,००,०००	प्रधानमन्त्री रोजगार कार्यक्रम सँग लागत साझेदारी गरि काम गर्ने
६	कुसुम चौताराबाट बच्छलादेवी सिढी मर्मत	४,०५,६००.	कुसुम चौताराबाट बच्छलादेवी सिढीं मर्मत	१,५०,०००	प्रधानमन्त्री रोजगार कार्यक्रम सँग लागत साझेदारी गरि काम गर्ने
	कुल बजेट	१९,६०,४००.			

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि युवा रोजगारबाट प्राप्त बजेट र आयोजना शीर्षकको विवरण ।

वडा नं	आयोजना शीर्षक	बजेट खर्च	गाउँपालिकाबाट साझेदारी हुने आयोजनाको नाम	साझेदारी रकम	कैफियत
१	चण्डेश्वर महादेव थोलुङ्ग मन्दिर जाने गोरेटो बाटो ।	४,०५,६००.	चण्डेश्वर महादेव थोलुङ्ग मन्दिर जाने गोरेटो बाटो नयाँ ट्र्याक निर्माण ।	५,००,०००	प्रधानमन्त्री रोजगार कार्यक्रम सँग लागत साझेदारी गरि काम गर्ने ।
२	जलेश्वरी गोरेटो बाटो निर्माण ।	४,७३,२००.	जलेश्वरी गोरेटो बाटो निर्माण ।	४,००,०००	प्रधानमन्त्री रोजगार कार्यक्रम सँग लागत साझेदारी गरि काम गर्ने
३	सैलेश उप्रेतीको घर हुँदै पञ्चकुमारी मन्दिर तल धारो जाने गोरेटो बाटो स्तरोन्त्री	२,७०,४००.			
४	साँधे घिरौले हुँदै सिम्ले आरुबोटे गोरेटो बाटो र कोले चोकबाट लिस्ते हुँदै भञ्ज्चरी जाने गोरेटो बाटो मर्मत ।	४,७३,२००.			
५	बाहुनबेशी	२,७०,४००.	प्रधानमन्त्री स्वरोजगार		



	खानेपानी व्याङ्की सरसफाई तथा पाइप बिच्छाउने कार्य ।		कार्यक्रम लागत साझेदारी रु४ ,००,००० मध्येबाट साझेदारी गर्ने ।		
६	गैरीगाँउ रातामाटे चौताराबाट माथिल्लो स्पाङ्गले र गैरीगाँउ स्वास्थ्य चौकीबाट गोरेटो बाटो स्तरोन्ती ।	६,०८,४००.	गैरीगाँउस्वास्थ्य चौकीबाट गोरेटो बाटो स्तरोन्ती ।	३,००,०००	प्रधानमन्त्री रोजगार कार्यक्रम सँग लागत साझेदारी गरि काम गर्ने ।
	कुल बजेट	२५,०१,२००.			

वडागत सुचिकृत बेरोजगार व्यक्तिहरुको नामावली

वडा नं१.

युवा रोजगार

युवा रोजगारीका लागि १८बर्षका सुचिकृत बेरोजगार व्यक्तिहरुको नाम४०/

क्र.सं.	निवेदकको नाम थर
१	मिन बाहादुर तामाड़
२	समीता तामाड़
३	रिता तामाड़
४	फुलमाया तामाड़
५	कबिता तामाड़
६	कान्छी तामाड़
बैकल्पिक उम्मेदवार	
१	रसिला लामा
२	धन बाहादुर तामाड़
३	माधब थापा
४	विनोद तामाड़

नेपाल सरकार रोजगार कार्यक्रम

क्र.सं.	निवेदकको नाम थर
१	सोभा मायाँ तामाड़
२	श्री सानी तामाड़
३	ठुली कान्छी तामाड़
४	कामी लोच्चन
५	पुर्ण बाहादुर तामाड़
बैकल्पिक उम्मेदवार	
१	फिल्दत मोतान
२	बुद्धि तामाड़
३	सोम्भर सिं तामाड़
४	संजिब तामाड़
५	आइते तामाड़

वडा नं२.

नेपाल सरकार रोजगार कार्यक्रम

क्र.सं.	निवेदकको नाम थर
१	अम्बिका कार्की
२	हिरा मायाँ तामाड़
३	राम मायाँ विक
४	सिता कुमारी विक
५	जमुना विश्वकर्मा
बैकल्पिक उम्मेदवार	
१	ईश्वरी थापा



२	शान्ती तमाङ्
३	सन्च मायाँ तमाङ्
४	क्रिष्णबहादुर वि.क
५	सानु माया तमाङ्

युवा रोजगारीका लागि १८ बर्षका सुचिकृत बेरोजगार व्यक्तिहरुको नाम४०/

क्र.सं.	निवेदकको नाम थर
१	भवानी थापा
२	ईश्वरी कार्की थापा
३	राम कुमारी परियार
४	प्रिया तमाङ्
५	विरुमाया तमाङ्
६	सानु कान्छी तमाङ्
७	साइली तमाङ्
बैकल्पिक उम्मेदवार	
१	कान्छीमाया तमाङ्
२	लिला माया तमाङ्
३	निर्मला मोक्तान

वडा नं३ .

नेपाल सरकार रोजगार कार्यक्रम

क्र.सं.	निवेदकको नाम थर
१	सिता श्रेष्ठ
२	पातली मायाँ तमाङ्
३	कोपिला विश्वकर्मा
४	ज्ञानी परियार
बैकल्पिक उम्मेदवार	
५	भगवती परियार
६	फुल मायाँ सुनार
७	नानी मैयाँ तमाङ्
८	बिमला नेपाली
९	पूर्ण मायाँ विश्वकर्मा
१०	विम मायाँ तमाङ्

युवा रोजगारीका लागि १८ बर्षका सुचिकृत बेरोजगार व्यक्तिहरुको नाम४०/

क्र.सं.	निवेदकको नाम थर
१	हीरा दर्जि
२	अमृता सुनार
३	अस्सा सुचिकार
४	कान्छी मायाँ तमाङ्
बैकल्पिक उम्मेदवार	
१	सुवास तमाङ्
२	देवकी तमाङ्
३	चित्र बाहादुर तमाङ्
४	नाराणय तमाङ्
५	मादव परियार
६	विजय तमाङ्

वडा नं४ .

नेपाल सराकार रोजगार कार्यक्रम

क्र.सं.	निवेदकको नाम थर
१	सानु तमाङ्
२	पार्वती दमाई
३	सानु कान्छी तमाङ्
४	बाठुली श्रेष्ठ



५	श्री कृष्ण विश्वकर्मा
	बैकल्पिक उम्मेदवार
१	प्रेमा लामा तामाड़
२	मुत मायाँ पाठक
३	गौरी रिजाल
४	राम मायाँ सिटौला
५	लोसाड तामाड़

युवा रोजगारीका लागि १८ बर्षका सुचिकृत बेरोजगार व्यक्तिहरुको नाम ४०/

क्र.सं.	निवेदकको नाम थर
१	ईन्दीरा विक
२	लक्ष्मी सुनार
३	काईली तामाड़
४	प्रमिला भण्डारी पाठक
५	ठुली मायाँ तामाड़
६	लक्ष्मी तिम्लीना
७	सानु बाबु सुनार
	बैकल्पिक उम्मेदवार
१	बि मायाँ तामाड़
२	सन्त मायाँ तामाड़
३	रोशनी तामाड़

वडा नं५.

नेपाल सराकार रोजगार कार्यक्रम

क्र.सं.	निवेदकको नाम थर
१	श्याम बाहादुर परियार
२	राम कृष्ण राई
३	फुल सानी तामाड़
४	श्रीमायाँ तामाड़
	बैकल्पिक उम्मेदवार
	राम प्रशाद ओझा विर बाहादुर स्यडतान बिर बाहादुर तामाड़ कृष्ण बाहादुर तामाड़ मान बाहादुर तामाड़ सोम्वर थिड

युवा रोजगारीका लागि १८ बर्षका सुचिकृत बेरोजगार व्यक्तिहरुको नाम ४०/

क्र.सं.	निवेदकको नाम थर
१	सुरज तामाड़
२	शर्मिला खनाल
३	सन्तु तामाड़
४	सरिता लामा
	बैकल्पिक उम्मेदवार
१	मिना तामाड़
२	अविना थापा
३	मन कुमारी ढुंगाना
४	सानु कान्छी तामाड़
५	सुन मायाँ तामाड़
६	सिता राम तामाड़

वडा नं६.

नेपाल सराकार रोजगार कार्यक्रम

क्र.सं.	निवेदकको नाम थर
१	गिता कुमारी पौडेल



२	जमुना विक
३	सेती माया तामाड
४	माईली तामाड
५	साइली तामाड
६	ठुलीमाया तामाड
बैकल्पिक उम्मेदवार	
१	सुनि मायाँ तामाड
२	ठुली माया तामाड
३	ठुली मायाँ तामाड
४	लक्ष्मी विक

युवा रोजगारीका लागि १८ बर्षका सुचिकृत बेरोजगार व्यक्तिहरुको नाम४०/

क्र.सं.	निवेदकको नाम थर
१	बिनिता तामाड
२	चन्द्र मायाँ तामाड
३	ठुली कान्छी तामाड
४	लक्ष्मी तामाड
५	पार्वती तामाड
६	सुरज कुमार विक
७	जानुका खनाल
८	आशा मायाँ तामाड
९	सुनिता तामाड
बैकल्पिक उम्मेदवार	
१	सिर्जना तामाड
२	सृजना वस्तेर
३	लाल मायाँ तामाड

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १२ वटा आयोजनामा काम गर्ने वेरोजगार व्यक्तिहरुको रोजगार सेवा केन्द्रबाट सिफारीस गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट नै ७०००००.००सात) लाख रुपैयाको मात्र। बराबर (को जिवन बिमा गरिएको छ । काम गर्ने प्रतेक व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्ने काम सम्पन्न छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगार सेवा केन्द्र बाट प्रत्येक मासिक र चौमासिक रिपोर्ट EMIS सुत्रमा पठाई रहेको छ । मन्त्रालयको सूचना अनुसार फाल्गुन मसान्त भित्र प्रत्येक वडामा सूचना पठाई वेरोजगार व्यक्तिको फारम संकलन गर्ने काम सम्पन्न भई सुत्र मार्फत फारम भर्ने काम भइरहेको छ ।

✓ महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

१. कार्ययोजना तयार तथा तर्जुमा, जसमा कार्यविधि भएको नभएको छुट्याईएको,
२. मानव बेचबिखन बिरुद्धको १६ औँ दिवशका रूपमा मिति २०७९/०५/२० मा "तिनै तहको सरकार:मानव बेचबिखन बिरुद्धको सरोकार"भन्ने नाराका साथ पालिकास्तरिय रूपमा उक्त कार्यक्रम सम्पन्न,
३. संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रम समन्वय ईकाईबाट माग भई आएको -एक पालिका एक चेकलिष्ट तयार गरी सम्प्रेसन भएको,
४. सामाजिक विकास मन्त्रालयको शशर्त बजेट अन्तर्गतको कार्यक्रम बाबुआमाविहिन बालबालिकाको आवेदन पेश गर्न सूचना प्रकाशन र आवेदन संकलन तथा अध्यावधिक गरिएको,



५. सामाजिक विकास मन्त्रालयको प्रविधी हस्तान्तरण कार्यक्रमका लागि महिला उद्यमी तथा महिला उद्यमी समूहरुले आवेदन दिनका लागी सूचना प्रकाशन र आवेदन संकलन गरी कार्यवधी अनुसार संकलित आवेदन सम्बन्धित मन्त्रालयमा पठाईएको,
६. लैज़िक हिंसा विरुद्धका १६ दिने अभियान अन्तर्गत यस तादी गाउँपालिका भित्रको वडा नं ५,६,८ र ३ मा सो सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न,
- ७ तादी गाउँपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचारसंहिता, २०७९ तयार गरी कार्यपालिकाको बैठकमा पेश गरिएको,
८. एकल महिला भत्ता बितरण कार्यवधी निर्माण तथा एकल महिला तथ्यांक संकलन,
९. अन्य कार्यक्रमहरुको मस्यौदा तयार भएको,

✓ न्यायिक समितीको प्रतिवेदन

तादी गा. पा अन्तरगत विभिन्न प्रकारका देवानी प्रकृतिका मुद्वाहरुलाई न्यायिक समितिमा दर्ता गरिमेलमिलापको माध्यमबाट विवाद समाधान गरिएको र मेलमिलाप गर्न नसकेका मुद्वाहरुलाई न्यायिक समितिले निर्णय गरि विवाद समाधान गर्ने गरिएको छ। न्यायिक समिती र मेलमिलाप कर्ता सम्बन्धी कार्यक्रम खर्चको लागि रु ७०००००(सात लाख) विनियोजित रकम को कार्यक्रम बाँडफाँड गरि पास गरि सकिएको छ कार्यक्रम सुरुहुनको लागि प्रक्रिया रहेको छ। आ.ब २०७९/०८० तेश्रो त्रैमासिक सम्म न्यायिक समितिमा दर्ता भएका निम्न प्रकृतिका केशहरु देहाय बमोजिम रहेका छन्।

यो आ.ब मा जम्मा दर्ता भएको केश - २५ वटा
 अधिल्लो आ.व बाट सरिआएको जम्मा केश - ८ वटा
 समाधान केश - १७ वटा
 प्रक्रियामा रहेको केश - १० वटा
 निवेदकले चासो नदेखाएको केश - ६ वटा

जसमध्ये :

१. सडक नाली, कुलो सम्बन्धि विवाद- २ वटा
२. साधाँसिमाना जग्गा सम्बन्धि विवाद- ६ वटा
- ३ घरायसी भै भगडा सम्बन्धि विवाद-३ वटा
- ४ आथिक लेनदेन सम्बन्धि विवाद - ११
- ५ ज्याला मजदुरी नदिएको -२
६. गालीगलौज सम्बन्धि विवाद -२
- ७ खानेपानी सम्बन्धि विवाद -१
- ८ नावालक छोरा, छोरा वा पर्ति लाइ आमद अनुसारको खान लाउन नदिएको -१
९. अनुमति विना अरुको घर प्रवेश-१
- १०) ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको -१
- ११) विवाह दर्ता नगरि दिएको -१
- १२) सार्वजनिक वाटो वन्द गरिएको -१
- १३) अरुलाई असर पर्ने गरी रुख विरुवा लगाएको-१



✓ पञ्जिकरण शाखा, सेवा ईकाइ

व्यक्तिगत घटना दर्ताको संक्षिप्त प्रतिवेदन

जिल्ला : नुवाकोट गा.पा/न.पा. : तादी दर्ता मिति देखि : २०७९-०४-०१ दर्ता मिति सम्म : २०७९-११-३०

वडा नं.	जन्म				मृत्यु				सम्बन्ध बिच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		बेवारिसे		
	पुरुष	महि ला	तेश्रो लि ङ्ग	जम्मा	पुरुष	महिला	लिङ्ग	जम्मा			जम्मा	जम्मा	दर्ता सं ख्या	सदस्यको संख्या	दर्ता सं ख्या	सदस्यको संख्या	
१	७७	७७		१७४	१९	१०		२९	३	६५			९	३३			२६०
२	५५	४२		९७	१८	१२		३०	१	४३			३	१३			१७४
३	५३	४३		९६	११	११		२२	३	४८	२	९	७	२१			१७८
४	३९	२४		६३	६	५		११	२	३५	१	१	६	२९			११८
५	४५	४१		८६	१०	८		१८	१	३८			१०	३५			१५३
६	६३	६७		१२८	११	१०		२१		४७			५	२१			२०१
ज म्मा	३३२	२९२	०	६२४	७५	७६	०	१३१	१०	२७६	३	१०	४०	१५२	०	१०८४	

दोस्रो चौमासिक सम्म वितरण गरिएको सामाजिक सुरक्षा भत्ता

	पहिलो चौमासिक				दोस्रो चौमासिक							
	कायम संइच्छ्या	रकम	वितरण गरेको संइच्छ्या	वितरण गरेको रकम	कायम सं इच्छ्या	रकम	वितरण गरेको संइच्छ्या	वितरण गरेको संइच्छ्या		कायम संइच्छ्या	रकम	कायम संइच्छ्या
अन्य जेष्ठ नागरिक भत्ता	१८१४	२०३१५४५४	१६६५	१८६२६१३४	१८४६	२१९३७५३७	१७९३	२१२८३६७२	१८६५	२२२८५३००	१५	१८००००
जेष्ठ नागरिक भत्ता (दलित)	५०	३९१०२०	४३	३३५१६०	५४	४२०२८०	५४	४२०२८०	५३	४२०२८०	१	७९८०
जेष्ठ नागरिक एकल महिला	१३२	१०४५३८०	१२३	१७३५६०	१३२	१०४५३८०	१३०	१०३४७४०	१३६	१०७४६४०	२	१७९६०
जेष्ठ नागरिक क्षेत्र तोकिएका	०	०	०	०	०	०	०	०	०	०	०	०
सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका	०	०	०	०	०	०	०	०	०	०	०	०
विधवा	२२१	१७६०९२०	२०२	१६०९३००	२१९	१७४७६२०	२११	१६८२९८२	२२१	१७३९६४०	२	१७९६०
न्यायीक पृथक्करण गरी बसेका	०	०	०	०	०	०	०	०	०	०	०	०
पूर्ण अपाइंगता भत्ता	५०	५८६५३०	४७	५५०६२०	५०	५९८५००	५०	५९८५००	४९	५८६५३०	०	०
अति अशक्त	११८	७४४८००	११४	७१९२६४	१२३	७६३९५२	१२३	७६३९५२	१२४	७९१६१६	०	०

अपाइंगता भत्ता											
क्षेत्र तोकिएका बालबालिका	०	०	०	०	०	०	०	०	०	०	०
लोपन्मूख बालबालिका	०	०	०	०	०	०	०	०	०	०	०
दलित बालबालिका	११४	१७३७४२	१०१	१५३७४९	११२	१७३८४७	१०१	१५७६६१	११२	१७१९४२	०
आफ्नो हेरचाह आफै गर्न नसक्नेलाई स्थाहार भत्ता	०	०	०	०	०	०	०	०	०	०	०
लोपन्मुख जाति	०	०	०	०	०	०	०	०	०	०	०
जम्मा	२४९९	२५०१७८४६	२२९७	२२९६७७८७	२५३६	२६६८७११४	२४६२	२५९४१८८७	२५६०	२७०६९९४८	२०

सि.नं.	कार्यक्रम/आयोजना/क्रियाकलापको नाम	कैफियत
1	आँखा, नाक, कान, घांटी तथा मुख स्वास्थ्य सम्बन्धि अभियानकरण	
2	परिवार नियोजन किशोर किशोरी तथा प्रजनन स्वास्थ्य कार्यक्रम	चलिरहेको
3	पोषण कार्यक्रम	चलिरहेको
4	मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती, रक्तसंचार, उत्प्रेरणा सेवा, न्यानो झोला र निशुल्क गर्भपतन कार्यक्रम	चलिरहेको
5	मातृ तथा नवशिशु कार्यक्रम सञ्चालन	चलिरहेको
6	स्वास्थ्य सूचना साथै आइ एम यू सुदृढीकरण कार्यक्रम	
7	कोभिड १९ विरुद्ध खोप अभियान तथा बुस्टर खोप समेत सञ्चालन ब्यवस्थापन खर्च (पालिकास्तरिय योजना र पालिका तथा स्वास्थ्य संस्था स्तरिय सुपरिवेक्षण)	चलिरहेको
8	डेंगु लगायतका किटजन्य रोगहरूको नियन्त्रणका लागि लाम्खुटेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने तथा सरोकारवालाहरूसँग अभियानकरण गर्ने र किटजन्य रोग नियन्त्रण कार्यक्रमको डाटा भेरिफिकेशन	
9	पालिका स्तरमा स्वास्थ्य संस्थाहरूको मासिक बैठक, स्वास्थ्य कार्यक्रमहरूको डाटा भेरिफिकेशन एवं गुणस्तर सुधार साथै अर्धबार्षिक एवं बार्षिक समिक्षा	
10	पोषण विशेष (स्वास्थ्य) क्षेत्रका कार्यक्रम सञ्चालन	चलिरहेको
11	स्वास्थ्य चौकी (आधारभूत स्वास्थ्य सेवा केन्द्र) को न्युनतम सेवा मापदण्ड कार्यक्रम (अभियानकरण, समिक्षा, फलो अप , अनुगमन तथा सुदृढीकरण समेत)	
12	कोभिड १९ को भ्याक्सिनको डिजिटाइजेशन तथा क्यू आर कोड प्रमाणिकरण	
13	आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधि खरिद	चलिरहेको
14	Inj Oxytocin भण्डारणको लागि ILR Refrigerator खरिद	



15	न्युनतम सेवा मापदण्ड (Minimum Service Standard-MSS) सुधारका लागि स्वास्थ्य संस्था(प्रा.स्वा.के./हे.पो) लाई ससर्त अनुदान	
16	स्थानीय तहमा पूर्वाधार भएका स्वास्थ्य संस्थामा १५ शैया सम्मको अस्पताल सञ्चालन अनुदान (नयाँ तथा निरन्तरता) तादीगाउँ गाउँपालिका खरानीटार प्रा.स्वा. के.	चलिरहेको
17	स्थानीय तहका अस्पताल/स्वास्थ्य चौकी/औषधालय भवन निर्माण (नया तथा निरन्तरता)-बोहोरे स्वास्थ्य चौकी निर्माण, तादी गाउँपालिका	चलिरहेको

✓ स्वास्थ्य तथा सरसफाइ शाखा

✓ शिक्षा यूवा तथा खेलकुद शाखा

क्र. सं.	क्रियाकलाप नाम	विनियोजित बजेट	प्र.त्रै खर्च	दो.त्रै खर्च	जम्मा खर्च	बाँकी बजेट	खर्च प्रतिशत	कैफियत
1	शिक्षाक व्यवस्थापन अनुदान (विद्यालय कर्मचारी,वाल शिक्षक,गा.पा. अनुदान शिक्षक	1370000 0	3832807	3035920	6868727	6831273	50.14	
2	शिक्षा समिति बैठक भत्ता र खाजा	250000			0	250000	0.00	
3	५५ वर्ष माथिका र अनिवार्य अवकाश हुन १ वर्ष वार्किं रहनु भन्दा अगाडी शिक्षकले अवकाश लिन चाहेमा पौत्राहन स्वरूप प्रति शिक्षाक रु १००००० (एक लाख) का दरले पाँचलाख	500000			0	500000	0.00	
4	शिक्षा शाखा सञ्चार खर्च	12000	4000		4000	8000	33.33	
5	अध्यक्षसंग विद्यार्थी कार्यक्रम	650000			0	650000	0.00	
6	उपाध्यक्षसंग विद्यार्थी कार्यक्रम	300000			0	300000	0.00	
7	इमिस तालिम	75000	64465.25		64465.25	10534.75	85.95	
8	वावुआमा विहिन दुहुरा वालवालिका आवासीय शिक्षा कार्यक्रम	1500000			0	1500000	0.00	
9	वाल विकास स.का क्षमता विकास तालिम	100000	97079.8		97079.8	2920.2	97.08	
10	विद्यार्थी पीवभा पीहचान	200000			0	200000	0.00	
11	विद्यालयस्तरीय उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता	300000			0	300000	0.00	
12	पालिकास्तरीय अध्यक्ष कप भलिवल प्रतियोगिता	1200000	1200000		1200000	0	100.00	
13	राष्ट्रिक व्यालेण्डर निर्माण तथा वितरण	75000			0	75000	0.00	
14	शिक्षा ऐन, नियमावली निर्माण तथा अन्य नियम तथा निर्देशिकाहरूमा निर्दिष्ट गरिएका विभिन्न समिति तथा कार्यदलको बैठक खर्च	150000			0	150000	0.00	
15	स्थानीय पाठ्यक्रम निर्माण	300000			0	300000	0.00	
16	गाउँपालिकास्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन	150000			0	150000	0.00	
		19462000	5198352.05		5198352.05	14263647.95	26.71	



१४. कार्यालयको वेबसाईट, सामाजिक सञ्चाल र सम्पर्क विवरणः

कार्यालयको वेबसाईट: <https://tadimun.gov.np>

कार्यालयको सामाजिक सञ्चाल: www.facebook.com/tadi.ruralmunicipality,

कार्यालयको संपर्क नं :

कार्यालयको ईमेल ठेगाना: ito.tadimun@gmail.com

१५. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धि विवरण

- यस तादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले हालसम्म वैदेशिक सहायता, ऋण अनुदान एवं प्राविधिक सहयोग प्राप्त नभएको व्यहोरा जानकारीको लागि अनुरोध छ।

१६. सार्वजनिक निकायले संचालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन

- बुदाँ नं ९ र १३ मा उल्लेख भए बमोजिम

१७. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि

- यस तादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धी सार्वजनिक सरोकारका सूचनाको वर्गीकरण हालसम्म नभएको १८. सार्वजनिका निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण
- योजनासंग सम्बन्धित सूचना
- मौखिक सूचना माग
- अनलाईन समस्या, गुनासो दर्ता

१९. सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भएको भए सोको विवरण

- विभिन्न राष्ट्रिय दैनिकहरू
- एफ.एम. रेडियो मार्फत



२०. केही तस्विरहरु

बाँझो जग्गामा चक्लाबन्दी खेती प्रवर्द्धन कार्यक्रम (तादी ४) फापर खेती कार्यक्रमको केहि भलकहरु



व्यावसायिक कृषकहरुलाई ३ दिने व्यावसायिक तालिम (मौसमी र बेमौसमी तरकारी खेती) को



केहि भलकहरु



गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप भलिबल प्रतियोगिताका झलकहरु





नारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम

